

# Isa

## Chapter 48

Nepali Interlinear

Reference: Nepali ERV

הַנְּשָׁבְעִים	יִצְחָק	יְהוּדָה	וּמִמֶּנִּי	יִשְׂרָאֵל	בְּשֵׁם	הַנְּקָרָאִים	יַעֲקֹב	בֵּית־	נְאֻת	שְׁמֵנוֹ-	1
शपथ-खानेहरू	निस्किए	यहूदाको	र-पानी-बाट	इसाएलको	नाममा	बोलाइनेहरू	याकूबको	घराना	यो	सुन	
<a href="#">H7650</a>	<a href="#">H3318</a>	<a href="#">H3063</a>	<a href="#">H4325</a>	<a href="#">H3478</a>	<a href="#">H8034</a>	<a href="#">H7121</a>	<a href="#">H3290</a>		<a href="#">H2063</a>	<a href="#">H8085</a>	
	בְּדַקָּה:	וְלֹא	בְּאֵמֶת	לֹא	יִזְכְּרוּ	יִשְׂרָאֵל	וּבְאֵלֵהֶּי	יְהוָה	בְּשֵׁם		
	धार्मिकतामा-होइन	र	सत्यमा	तर	सम्झिन्छन्	इसाएलको	र-परमेश्वरको	परमप्रभुको	नाममा		
	<a href="#">H6666</a>	<a href="#">H3808</a>	<a href="#">H0571</a>	<a href="#">H3808</a>	<a href="#">H2142</a>	<a href="#">H3478</a>	<a href="#">H0430</a>	<a href="#">H3068</a>	<a href="#">H8034</a>		

परमप्रभु भन्नुहुन्छ, “हे याकूबका परिवार हो मलाई ध्यान दिएर सुन्। तिमीहरू आफैले आफूलाई इसाएल भन्यौ। तिमीहरू यहूदाको वंशहरू हौं। तिमीले वचन राखनलाई परमप्रभुको नाउँ चलायौ, तिमीले इसाएलको परमेश्वरको स्तुति गान गर्‍यो। तर तिमी धार्मिक र निष्कपट थिएनौ जब तिमीले ती कुराहरू गर्‍यो।

צְבָאוֹת	יְהוָה	נִסְמְכֹו	יִשְׂרָאֵל	אֱלֹהֵי	וְעַל-	נִקְרָאוּ	הַקְּדוֹשׁ	מְעִיר	כִּי-		2
सर्वशक्तिमान्	परमप्रभु	भर-पछन्	इसाएलको	परमेश्वरको	र-माथि	बोलाइन्छन्	नै	शहर-बाट	किनकि-पवित्र		
<a href="#">H3068</a>	<a href="#">H5564</a>	<a href="#">H3478</a>	<a href="#">H0430</a>			<a href="#">H7121</a>	<a href="#">H6944</a>				
								ס	שְׁמוֹ:		
								—	उहाँको-नाम		
									<a href="#">H8034</a>		

“हो, तिनीहरू पवित्र शहरका नागरिकहरू हुन्। तिनीहरू इसाएलका परमेश्वरमाथि आश्रित छन्। उहाँको नाउँ सेनाहरूका परमेश्वर नै हो।

עֲשִׂיתִי	פְּתָאֵם	וְאֲשַׁמֵּעֶם	יִצְחָק	וּמִפִּי	הַגְּדֹרֵי	מֵאֵז	הַקּוֹרְאֵנוֹת			3
गर्ने	अचानक	र-सुनाएँ-तिनीहरूलाई	निस्किए	र-मेरो-मुखबाट	बताएँ	तत्काल-देखि-नै	पहिलेका-कुराहरू			
<a href="#">H6597</a>	<a href="#">H8085</a>		<a href="#">H3318</a>	<a href="#">H6310</a>	<a href="#">H5046</a>		<a href="#">H7223</a>			
								וְתִבְאֵנָה:		
								र-पूरा-भए		
								<a href="#">H0935</a>		

“जुन कुरो घट्ने छ मैले धेरै अघि त्यस विषयमा बताएको थिएँ। मैले ती कुराहरूको बारेमा भनेको थिएँ। अनि मैले तिनीहरूलाई अचानक हुने बनाएँ।

	נְחֹשֶׁה:	וּמִצְקָה	עֲרֵפֶה	בְּרֹלֵ	וּגִיד	אֶתָּה	כִּי	קָשָׁה	מְדַעְתֵּי	4
	काँसाको	र-तिम्घो-निधार	तिम्घो-घाँटी	फलामको	र-नसा	तिमी	कि	कठोर	थाहा-भएर	
	<a href="#">H5154</a>	<a href="#">H4696</a>	<a href="#">H6203</a>	<a href="#">H1270</a>	<a href="#">H1517</a>			<a href="#">H7186</a>	<a href="#">H1847</a>	

मैले यी सबै गर्ने किनभने म जान्दथेँ तिमी एकदम अटेरी थियौ। तिमीले मैले भनेको कुनै पनि कुरामा विश्वास गर्न मानेनौ। तिमी एकदमै अटेरी थियौ फलाम जस्तै नबाङ्गिने अनि काँसा जस्तै कडा।

עֲשִׂע	עֲצָבִי	הַאֲמֹר	פֶּן-	הַשְּׂמֵעֲתִיךָ	הַבּוֹא	בְּטָרָם	מֵאֵז	לִי	וְאֵיךְ	5
बनायो	मेरो-मूर्तिले	भन्ने-थियो	नत्र	सुनाएँ-तिमीलाई	आउनु	आउनु-अघि	तत्काल-देखि-नै	तिमीलाई	र-बताएँ	
		<a href="#">H0559</a>	<a href="#">H6435</a>	<a href="#">H8085</a>	<a href="#">H0935</a>	<a href="#">H2962</a>			<a href="#">H5046</a>	
				זָנָם:	וְנִסְכֵי	וּפְסָלִי				
				आज्ञा-दियो	र-मेरो-ढालिएको-मूर्तिले	र-मेरो-खोदिएको-मूर्ति				
				<a href="#">H6680</a>	<a href="#">H5262</a>	<a href="#">H6459</a>				

यसकारण के घटना घट्छ होला भनेर धेरै अघि मैले तिमीहरूलाई भनेको थिएँ। मैले ती कुराहरू घट्नु भन्दा अघि नै तिनीहरूको बारेमा भनेको थिएँ। मैले यो गर्ने ताकि तिमीले भन्नु नपरोस, ‘ती सबै हामीले बनाएका देवताहरूले गरेका भनेर।’ मैले यस्तो गर्ने भनी तिमीले भन्नु नपरोस, ‘हाम्रा मूर्तिहरूले यी देवताहरू हाम्रा हुन भन्ने कुरा बतायो।’”

וַיִּזְרֹק र-लुकाइएका	מֵעַתָּה अब-देखि	קִדְשׁוֹת नयाँ-कुराहरू	הַשְּׂמֵעָתָי सुनाएँ-तिमीलाई	תְּגִידוּ घोषणा-गर्नेछौ	קְלוּא के-होइन	וְאַתֶּם र-तिमीहरू	כֻּלָּה सबै	הָהָר हेर	שְׂמֵעָתָי सुनिस्	6
<a href="#">H5341</a>	<a href="#">H6258</a>	<a href="#">H2319</a>	<a href="#">H8085</a>	<a href="#">H5046</a>	<a href="#">H3808</a>		<a href="#">H3605</a>	<a href="#">H2372</a>	<a href="#">H8085</a>	

וְלֹא יִדְעֶתְוּ  
तिनीहरूलाई  
:H3045

וְלֹא  
र-तिमीले-जान्दैनौ  
:H3808

“तिमीले के भयो भनेर ती घटनाहरू देख्यौ र सुन्यौ। यसैले तिमीले अन्य मानिसहरूलाई यी खबरहरू भन्नु पर्नेछ। अब म तिमीलाई नयाँ समाचारहरू बारे बताउनेछु ती कुराहरू अझ सम्म तिमी जान्दैनौ।

וְהָאֵתָּר भन्ने-थियो	פֶּן नत्र	שְׂמֵעָתָי सुनेका-थिएनौ	וְלֹא र	יּוֹם दिन	וְלִפְנֵי- र-अधिको	מֵאָז तत्काल-देखि-होइन	וְלֹא र	נִבְרָאוּ सजना-भएका-छन्	עֲבָדָה अब	7
<a href="#">H0559</a>	<a href="#">H6435</a>	<a href="#">H8085</a>	<a href="#">H3808</a>	<a href="#">H3117</a>	<a href="#">H6440</a>		<a href="#">H3808</a>		<a href="#">H6258</a>	

וְיִדְעֶתְוּ  
मलाई-थाहा-थियो  
:H3045

הָהָר  
हेर  
:H2009

यी कुराहरू ती होइनन् जो अघिनै घटिसकेका थिए। यी ती कुराहरू हुन् जुन अहिले भइरहेका छन्। आज भन्दा पहिले तिमीले ती कुराहरू जानेको थिएनौ यसैकारण तिमीले भन्न सक्दैनौ, ‘हामीले पहिल्यै जानेका थियौं भनेर।’

אֲנִי तिम्रो-कान	פִּתְחָהּ खोलिएको	לֹא- खोलिएको-थिएन	מֵאָז तत्काल-देखि	אֲנִי अनि	יִדְעָתָהּ तिमीले	לֹא जानिस्	אֲנִי अनि	שְׂמֵעָתָי तिमीले	לֹא- सुनिस्	אֲנִי अनि	8
<a href="#">H0241</a>		<a href="#">H3808</a>		<a href="#">H1571</a>	<a href="#">H3045</a>	<a href="#">H3808</a>	<a href="#">H1571</a>	<a href="#">H8085</a>	<a href="#">H3808</a>	<a href="#">H1571</a>	

וְלֹא יִדְעֶתְוּ  
तिमीलाई

קָרָא  
बोलाइनेछ

מִבְּטָן  
गर्भ-देखि-नै

וּפִשְׁעֵ  
र-अपराधी

תִּבְגְּזוּר  
विश्वासघात-गर्छौं

בְּנוֹר  
विश्वासघात-तिमीले

וְיִדְעֶתְוּ  
मलाई-थाहा-थियो

כִּי  
किनकि

:H7121

:H0990

:H6586

:H0898

:H0898

:H3045

तर त्यसो भएर पनि, तिमीले मेरो कुरामा ध्यान दिएनौ। तिमीले केही पनि सिकेनौ। मैले भनेका कुनै पनि कुरा तिमीले मान्दै मानेनौ। म शुरू देखि नै जान्दछु कि तिमी मेरो विरुद्ध उठ्नेछौ। तिमी जन्मेकै दिनदेखि तिमीले मेरो विरुद्धमा आन्दोलन गर्यौं।

וְהִקְרִיתָ तिमीलाई	לְבִלְתִּי नाश-नगर्न	לָךְ तिमीका-लागि	אֶחָטָם- रोक्छु	וּתְהַלְתִּי र-मेरो-प्रशंसा	אֲפִי मेरो-रिस	אֶאָרְרֶךָ लामो-गर्छु	שְׁמוֹ नामको	לְמַעַן मेरो-नामका-खातिर	9
<a href="#">H3772</a>	<a href="#">H1115</a>		<a href="#">H2413</a>	<a href="#">H8416</a>	<a href="#">H0639</a>	<a href="#">H0748</a>	<a href="#">H8034</a>	<a href="#">H4616</a>	

“तर, म धैर्यवान हुनेछु। म यो आफ्नैलागि गर्नेछु। तैपनि मलाई नरिसाएको देखेर मानिसहरूले मेरो प्रशंसा गर्नेछन्। किनभने मैले तिमीलाई नाश गरिन।

עֲנִי दुःखको	בְּכוֹר भट्टीमा	בְּחִרְתִּי छान्ने-तिमीलाई	בְּכֹסֶךָ चाँदीजस्तै-होइन	וְלֹא तर	צָרְפְתִּי शुद्ध-गर्ने-तिमीलाई	הָהָר हेर	10
<a href="#">H6040</a>	<a href="#">H3564</a>	<a href="#">H0977</a>	<a href="#">H3701</a>	<a href="#">H3808</a>	<a href="#">H6884</a>	<a href="#">H2009</a>	

“हेर, म तिमीलाई शुद्ध पार्नेछु। मानिसहरूले शुद्ध चाँदी बनाउनु तातो आगो प्रयोग गर्दछन्। तर म तिमीलाई कष्टहरू दिएर शुद्ध पार्नेछु।

אֲתָּוֶן म	לֹא- दिने-छैन	לְאַחַר अरूलाई	וּבְכוֹרִי र-मेरो-महिमा	יִקַּל अपमानित-होस्	אֲפִי कसरी	כִּי किनकि	אֶעֱשֶׂה गर्नेछु	לְמַעַן मेरो-खातिर	לְמַעַן मेरो-खातिर	11
<a href="#">H5414</a>	<a href="#">H3808</a>	<a href="#">H0312</a>	<a href="#">H3519</a>				<a href="#">H4616</a>	<a href="#">H4616</a>		

यो म स्वयंकोलागि गर्नेछु। तिमीले मलाई त्यस्तो व्यवहार गर्नेछैनौ, मानौ म मुख्य होइन, म मेरो महिमा र प्रशंसा कुनै झूटा देवताहरूलाई लैजान दिने होइन।

אֲתָּוֶן अन्तिम	אֲנִי म	אֵל अनि	רִאשׁוֹן पहिलो	אֲנִי म	הוּא उही	אֲנִי- म-नै	מִקְרָאִי मेरो-बोलाइएको	וַיִּשְׂרָאֵל र-इसाएल	יַעֲקֹב याकूब	אֵלָי मलाई	שָׁמַע सुन	12
<a href="#">H0314</a>	<a href="#">H0589</a>	<a href="#">H0637</a>	<a href="#">H7223</a>	<a href="#">H0589</a>	<a href="#">H1931</a>	<a href="#">H0589</a>	<a href="#">H7121</a>	<a href="#">H3478</a>	<a href="#">H3290</a>	<a href="#">H0413</a>	<a href="#">H8085</a>	

“हे याकूब, मेरो कुरा ध्यान दिएर सुन्। इसाएल, म तिमीलाई मेरो मानिसहरू भनेर आह्वान गर्नेछु। यसैले मलाई ध्यान दिएर सुन्। म आदि हुँ, र म अन्त हुँ।

אֱלֹהִים	אֲנִי	קָרָא	שָׁמַיִם	טָפְחָהּ	וַיִּמְיִן	אָרֶץ	יִסְדָּהּ	יָדָיו	אֶת־	13
तिनीहरूलाई	म	बोलाउँछु	आकाश	फैलायो	र-मेरो-दाहिने-हातले	पृथ्वी	स्थापना-गर्‍यो	हातले	साँच्चै-मेरो	
<a href="#">H0413</a>	<a href="#">H0589</a>	<a href="#">H7121</a>	<a href="#">H8064</a>	<a href="#">H2946</a>	<a href="#">H3225</a>	<a href="#">H0776</a>	<a href="#">H3245</a>	<a href="#">H3027</a>	<a href="#">H0637</a>	

יַחְדָּו :  
संगसंगै  
יַעֲמֹדוּ  
खडा-हुन्छन्  
[H5975](#)

मैले पृथ्वीलाई मेरो आफ्नै हातले बनाएँ। मेरो दाहिने हातले आकाश बनाएँ अनि यदि मैले तिनीहरूलाई बोलाएँ भने तिनीहरू एकैसाथ मेरो समक्ष आउनेछन्।

יַעֲשֶׂה	אֶבְרָחָם	יְהוָה	אֱלֹהֵי	אֶת־	הַנְּדִיב	בְּקֶרֶם	מִי	וְשָׁמְעוּ	כָּל־כֶּם	הַקְּבָצוּ	14
पूरा-गर्ने-छ	प्रियले	परमप्रभुको	कुराहरू	यी	बतायो	तिनीहरूमध्ये	कसले	र-सुन	सबैजना	भेला-हीउ	
	<a href="#">H0157</a>	<a href="#">H3068</a>	<a href="#">H0428</a>	<a href="#">H0853</a>	<a href="#">H5046</a>		<a href="#">H4310</a>	<a href="#">H8085</a>	<a href="#">H3605</a>	<a href="#">H6908</a>	

כְּשָׂרִים :  
कल्दीहरूमाथि  
וַיִּרְעוּ  
र-उहाँको-बाहुली  
בְּבָבֶל  
बाबेलमा  
חָפְצוֹ  
उहाँको-इच्छा  
[H3778](#) [H2220](#) [H0894](#) [H2656](#)

“तिमीहरू सबै यहाँ आऊ र मेरो कुरा ध्यान दिएर सुन। के कुनै झूटो देवताले यी कुराहरू घटनेछन् भनी भने? अहँ। त्यस मानिस जसलाई परमप्रभुले बाबेल अनि कल्दीहरूलाई सजाय दिन रोज्नुहुन्छ, उसले जे मन पर्छ त्यही गर्छ।”

יְרַבּוּ	וְהִצְלִיחַ	הַבְּיָאֲתָיו	קָרָאֲתָיו	אֶת־	אֲנִי	וְהִבְרַתִּי	אֲנִי	15
त्यसको-बाटो	र-सफल-बनाउनेछु	ल्याउँ-त्यसलाई	बोलाउँ-त्यसलाई	साँच्चै	मैले	बोलें	म	
<a href="#">H1870</a>		<a href="#">H0935</a>	<a href="#">H7121</a>	<a href="#">H0637</a>	<a href="#">H0589</a>	<a href="#">H1696</a>	<a href="#">H0589</a>	

परमप्रभु भन्नुहुन्छ, “मैले तिमीहरूलाई भनें, म उसलाई बोलाउनेछु अनि म उसलाई ल्याउँनेछु। म उसलाई सफल तुल्याउनेछु।

הַיּוֹתָהּ	מֵעַתָּה	וְהִבְרַתִּי	בְּסֻפָּר	מֵרֵאשׁ	לֹא	זֹאת	שָׁמְעוּ	אֲלֵי	קָרְבוּ	16
भएको-त्यसको	समय-देखि	बोलें-म	गोप्य-रूपमा	लुकेर	सुरु-देखि-नै	यो	सुन	मकहाँ	नजिक-आउ	
<a href="#">H1961</a>	<a href="#">H6256</a>	<a href="#">H1696</a>			<a href="#">H3808</a>	<a href="#">H2063</a>	<a href="#">H8085</a>	<a href="#">H0413</a>	<a href="#">H7126</a>	

פּ :  
—  
וַיִּרְוּחוּ :  
र-उहाँको-आत्मा  
שְׁלֵחָנִי  
पठाउनुभयो-मलाई  
יְהוָה  
परमप्रभुले  
אֲנִי  
प्रभु  
וְעַתָּה  
र-अब  
אֲנִי  
म  
שָׁמְ  
त्यहाँ  
[H7307](#) [H7971](#) [H3069](#) [H0136](#) [H6258](#) [H0589](#) [H8033](#)

यहाँ आऊ र मलाई ध्यान दिएर सुन। म त्यहाँ थिएँ जब बाबेल एक राष्ट्र सरह भएको थियो अनि आदिदेखि नै मैले स्पष्ट रूपले बोले, यसकारण ती मानिसहरूले जात्र सकोस मैले के भनें।” त्यस पछि यशैयाले भने, “अहिले परमप्रभु मेरो मालिकले मलाई पठाउनु हुन्छ अनि उहाँको आत्माले यी कुराहरू भन्नु हुन्छ,

מְלֻמְדָּהּ	אֱלֹהֵי	יְהוָה	אֲנִי	יִשְׂרָאֵל	קָרֹשׁ	גְּאֻלָּהּ	יְהוָה	אֲמַר	כֹּה־	17
सिकाउने	तिम्रो-परमेश्वर	परमप्रभु	म	इसाएलको	पवित्र	तिम्रो-उद्धारकर्ता	परमप्रभुले	भन्नु-हुन्छ	यस्तै	
<a href="#">H3925</a>	<a href="#">H0430</a>	<a href="#">H3068</a>	<a href="#">H0589</a>	<a href="#">H3478</a>	<a href="#">H6918</a>		<a href="#">H3068</a>	<a href="#">H0559</a>	<a href="#">H3541</a>	

הַהוֹעִיל  
हिँड्नु-पर्छ  
בָּרָרָה  
बाटोमा  
מְדַרְיָקָה  
डोर्याउने  
לְהוֹעִיל  
हितका-लागि  
[H3212](#) [H1870](#) [H1869](#) [H3276](#)

‘परमप्रभु, तिम्रो उद्धारक र इसाएलका परमपवित्र भन्नुहुन्छ, “म तिम्रो परमप्रभु तिम्रो परमेश्वर हुँ। म तिमीहरूलाई ती कुराहरू सिकाउँछु जुन लाभदायक छ। म तिमीहरूलाई ती बाटोहरू लानेछु जहाँ तिमीहरू जानुपर्छ।’

כְּנִלֵי	וַיִּדְרֹגְתָהּ	שְׁלוֹמָנִי	כְּנָהָר	וַיְהִי	לְמִצְוֹתַי	הַקְּשֵׁבָת	לֹא־	18
समुद्रका-लहरहरू-जस्तै	र-तिम्रो-धार्मिकता	तिम्रो-शान्ति	नदीजस्तै	र-हुने-थियो	मेरा-आज्ञाहरूमा	ध्यान-दिएको-थियो	आहा	
<a href="#">H1530</a>	<a href="#">H6666</a>	<a href="#">H7965</a>	<a href="#">H5104</a>	<a href="#">H1961</a>	<a href="#">H4687</a>	<a href="#">H7181</a>	<a href="#">H3863</a>	

הֵיָם :  
हुन्थ्यो  
[H3220](#)

यदि तिमीले मेरो कुरा मानेको भए, तिमीहरूकहाँ पूर्ण रूपमा बगिरहेको पानी सरह शान्ति आउने थियो। असल कुराहरू घरिघरि आउने समुद्रका छालहरू सरह तिमीहरूकहाँ आउने थियो।

יָרַתְּ לֹא- नाश-हुने H3772	כַּמְעַתָּו त्यसका-दानाहरू-जस्तै H4579	מֵעֵינָי तिम्रो-गर्भ-बाट H4578	וַצִּאָנִי र-तिम्रो-सन्तति H6631	זָרַעְתָּ तिम्रो-सन्तान H2233	כָּחוֹל बालुवा-जस्तै H2344	וַיְהִי र-हुने-थियो H1961	19
			מֵלִפְנֵי: मेरो-सामुने-बाट H6440	שָׁמוֹ तिनीहरूको-नाम H8034	יִשְׁמַר नष्ट-हुने H8045	וְלֹא- र-मेटिने-थिएन H3808	

यदि तिमीहरूले मेरो कुराहरू मानेको भए, तिमीहरूले धेरै छोरा छोरीहरू पाउने थियो। तिनीहरू बालुवाका कणहरू जस्ता हुने थिए। यदि तिमीले मेरा आज्ञा पालन गरेको भए, तिमीहरू नाश हुने नै थिएनौ। तिमीहरू लगातार मसँग नै हुने थियो।”

הוֹצִיאָנִי पुर्याओ-यसलाई H3318	אֵאת यो H2063	הַשְּׂמִיעֵנִי सुनाओ H8085	הַגִּידֵנִי घोषणा-गर H5046	רָנָה नै H7440	בְּקוֹל आनन्दको-स्वरमा H3778	מִכַּשְׂדִּים कल्दीहरू-बाट H3778	בְּרַחֲו भाग H1272	מִבְּבֶל बाबेल-बाट H0894	צָאן निस्क H3318	20
			יַעֲקֹב: याकूबलाई H3290	עַבְדְּךָ आफ्नो-दास H5650	יְהוָה परमप्रभुले H3068	נֶאֱלָ उद्धार-गर्नुभयो H0559	אֲמַרְו भन H0776	הָאָרֶץ पृथ्वीको H0776	עַד- सम्म H5704	

मेरा मानिसहरू बाबेल त्याग। मेरा मानिसहरू, कल्दीहरूबाट भाग। आनन्दको स्वरले यो सन्देशहरू मानिसहरूसँग भन्। यो सन्देशहरू पृथ्वीको टाढा ठाउँहरूमा फैलाऊ। मानिसहरूलाई भन, “परमप्रभुले आफ्ना दास याकूबलाई बचाउनु भयो।”

לָמוֹ तिनीहरूका-लागि H5140	הַיְוִל बहाउनुभयो H5140	מַצְוָר चट्टान-बाट H6697	מַיִם पानी H4325	הַיְוִלִּים हिडाउनुभयो-तिनीहरूलाई H3212	בְּחַרְבוֹת उजाडहरूमा H2723	צְמָאוֹ तिनीहरू H6770	וְלֹא- र-तिर्खाएनन् H3808	21	
					מַיִם: पानी H4325	וַיָּבֹאוּ र-बह्यो H2100	צִוָּר चट्टान H6697	וַיִּבְקְעוּ- र-चिर्नुभयो H1234	

परमप्रभुले मरूभूमिबाट भएर मानिसहरूलाई डोर्याउनु भयो, तर तिनीहरू कहिल्यै तिर्खाएनन्। किनभने आफ्ना मानिसहरूका निम्ति चट्टानबाट बगाएर उहाँले पानी बनाउनु भयो। उहाँले चट्टान फोर्नु भयो र पानी बगाउनु भयो।

ס — H7563	לְשָׁעִים: दुष्टहरूका-लागि H7563	יְהוָה परमप्रभुले H3068	אָמַר भन्नु-हुन्छ H0559	שָׁלוֹם शान्ति H7965	אֵין छैन H0369	22
-----------------	--	-------------------------------	-------------------------------	----------------------------	----------------------	----

तर परमप्रभुले फेरि भन्नुभयो, “त्यहाँ दुष्ट मानिसहरूकालागि शान्ति छैन।”